

मण्डनदेउपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड ३

मण्डनदेउपुर, साउन ६ गते, २०७६ साल

संख्या १

भाग १

मण्डनदेउपुर नगरपालिका

मण्डनदेउपुर नगरपालिकाको विनियोजन ऐन, २०७६

मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को

सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७६/३/२४

प्रमाणीकरण मिति: २०७६/३/३१

प्रस्तावना: मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम मण्डनदेउपुर नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “मण्डनदेउपुर नगरपालिकाको विनियोजन ऐन, २०७६” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७६ ०७७ को निमित्त सञ्चिनत कोषबाट रकम खर्च गर्ने

अधिकार: (१) आर्थिक वर्ष २०७६ ०७७ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ८२,७७,४०,६४८ (अक्षरेपी रु बयासी करोड सतहत्तर लाख चालिस हजार छ सय अड्चालिस मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चि त कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको

रकम आर्थिक वर्ष २०७६ ०७७ को निमित्त मण्डनदेउपुर नगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन

सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृती लिनु पर्नेछ ।

अनुसूची—१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चिकत कोषबाट विनियोजन हुने रकम

क्र.स.	अनुदान सङ्ख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		नगर कार्यपालिका	२५४३२७७०६।००	३१५१४९९४२।००	००	५६९४७७६४८।००
२		वडा समिति	३२६४०००।००	११८४००००।००	००	१५१०४०००।००
३		विषयगत शाखा	२०७३४७०००।००	३५८१२०००।००	००	२४३१५९०००।००
४		ऋणको साँवा ब्याज भुक्तानी	००	००	००	००
५		लगानी (शेयरऋण)	००	००	००	००
		जम्मा	४६४९३८७०६।००	३६२८०१९४२।००	००	८२७७४०६४८।००

आज्ञाले,
(प्रणराज न्यौपाने)
नि.प्रमुख प्रशासकीय अधिकृत